

छथर गाउँपालिकाको विनियोजन विधेयक, २०७५

छथर गाउँपालिकाको आर्थिक वर्ष २०७५/२०७६ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ।

सभाबाट स्वीकृत मिति :- २०७५/०३/१९

प्रस्तावना : छथर गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम छथर गाउँसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “ छथर गाउँपालिकाको विनियोजन ऐन, २०७५ ” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७५/०७६ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार : (१) आर्थिक वर्ष २०७५/०७६ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु.३३७९६६०००।.- (अक्षरूपी एकतिस करोड एकहतर लाख छयासी हजार मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन :- (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७५/०७६ को निमित्त छथर गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा आर्थिक ऐन २०७५ अनुसार रकम सार्न सक्नेछ । यसरी रकम सार्दा आवश्यकता र औचित्यको आधारमा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ साथै आवश्यकता र औचित्यको आधारमा दुई वा दुई भन्दा बढी शीर्षकको रकमको एकै वा एक भन्दा बढी शीर्षकमा खर्च गर्न सकिने छ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक रकम सार्दा आवश्यकता र औचित्यको आधारमा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक

भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा आर्थिक ऐन २०७५ बमोजिम हुनेछ ।

४. लागत अनुमानको आधारमा योजना तथा कार्यक्रम संचालन गरिने :- (१) यस ऐन बमोजिम गाउँपालिका, वडा समितिबाट संचालन हुने गरी स्विकृत भएका योजना तथा कार्यक्रमहरुका लागि विनियोजन भएको रकम प्राविधिकबाट लागत अनुमान गराई सो लागत अनुमान स्विकृत भए पछि मात्र खर्च लेखिनेछ ।

(२) उपदफा १ बमोजिम लागत अनुमानको आधारमा योजना तथा कार्यक्रम संचालन गर्दा सो योजना तथा कार्यक्रमको लागि स्विकृत भएको रकममा थप घट हुने भएमा गाउँ कार्यपालिकाको निर्णय अनुसार एक योजनाबाट अर्को योजनामा रकमान्तर गरी खर्च गर्न सकिनेछ ।

(३) यस ऐन बमोजिम गाउँपालिका तथा वडा समितिबाट संचालन हुने निशर्त अनुदान तर्फका आयोजना तथा कार्यक्रमहरु अनुसूची २ मा उल्लेख भए बमोजिम हुनेछ ।

(४) यस ऐन बमोजिम गाउँपालिकाका लागि विनियोजन समपुरक कोष आ.व. २०७५/७६ को स्विकृत नीति तथा कार्यक्रमको मार्गदर्शनमा गाउँपालिका अध्यक्षबाट अख्तियार प्राप्त भएका योजना कार्यक्रममा खर्च गर्न सकिने छ । यसरी खर्च गर्दा प्रमुख प्रशासकीय अधिकृतबाट स्विकृत गरी खर्च गरीने छ ।

अनुसूचि-१

(दफा २ संग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम
सञ्चित कोषबाट विनियोजन हुने रकम

क्र.स	आम्दानी शिर्षक	खर्च शिर्षक	अनुमानित
१	आन्तरिक आम्दानी		१,८००,०००।०
२	संघीय सञ्चित कोषबाट प्राप्त वित्तिय समानिकरण अनुदान		७१,१००,०००।०
३	संघीय सञ्चित कोषबाट प्राप्त सशर्त अनुदान		१३२,१००,०००।०
४	संघीय विभाजन कोषबाट प्राप्त राजस्व बाँडफाँडको अनुदान		५०,२३२,०००।०
५	प्रदेश सञ्चित कोषबाट प्राप्त वित्तिय समानिकरण अनुदान		३,३०६,०००।०
६	प्रदेश सञ्चित कोषबाट प्राप्त राजस्व बाँडफाँडको अनुदान		३,९७७,०००।०
७	प्रदेश सञ्चित कोषबाट प्राप्त थप अनुदान		२,३०६,०००।०
८	प्रदेश सञ्चित कोषबाट प्राप्त सशर्त अनुदान		५३,३६५,०००।०
९	आ.व. २०७४/०७५		१९,०००,०००।०
जम्मा			३३७,१८६,०००।०

बाडफाँड

वित्तिय समानीकरण तर्फ

१५१,७२१,०००।०

क्र.सं.	शिर्षक	पुजिगत	चालु	कुल जम्मा
१	गाउँपालिका कार्यालयतर्फ	९२,८६५,०००।०	२५,८०६,०००।०	११८,६७१,०००।०
२	वडा कार्यालयतर्फ	३०,०००,०००।०	३,०५०,०००।०	३३,०५०,०००।०
२.१	वडा कार्यालय १	४,१७२,९३१।९	५००,०००।०	४,६७२,९३१।९
२.२	वडा कार्यालय २	४,९७४,७९१।३	५५०,०००।०	५,५२४,७९१।३
२.३	वडा कार्यालय ३	५,०५७,५४०।७	५००,०००।०	५,५५७,५४०।७
२.४	वडा कार्यालय ४	५,०१७,६५५।९	५००,०००।०	५,५१७,६५५।९
२.५	वडा कार्यालय ५	५,९८६,९३१।८	५००,०००।०	६,४८६,९३१।८
२.६	वडा कार्यालय ६	४,७९०,२२१।३	५००,०००।०	५,२९०,२२१।३
		१२२,८६५,०००।०	२८,८५६,०००।०	१५१,७२१,०००।०

छथर गाउँपालिकाको तेस्रो गाउँ सभा तथा दोस्रो बजेट अधिवेशनबाट पारित आ.व २०७५/०७६ को कार्यक्रम

सशर्त अनुदानतर्फ

१८५,४६५,०००।०

क्र.सं.	शिर्षक	पुजिगत	चालु	कुल जम्मा
१	वित्तिय समानिकरण	१८५,४६५,०००।०		१८५,४६५,०००।०
		१८५,४६५,०००।०	(	१८५,४६५,०००।०